




## रूवी भ्याली गाउँपालिका

आर्थिक बर्ष २०७९।८० को

नीति तथा कार्यक्रम



रूवी भ्याली गाउँपालिका

सेर्तुङ, धादिङ

बागमती प्रदेश, नेपाल

बि.सं. २०७९ साल असार १० गते

[www.rubivalleymun.gov.np](http://www.rubivalleymun.gov.np)

[rubbyvalleymun2017@gmail.com](mailto:rubbyvalleymun2017@gmail.com)

रूवी भ्याली गाउँपालिकाको दोस्रो गाउँ सभाको प्रथम अधिवेशनमा गाउँपालिकाको अध्यक्ष एवम् स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको संयोजक श्री रामसिङ तामाङ-ज्यूबाट प्रस्तुत आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम

गाउँसभाका उपाध्यक्षज्यू,

प्रमुख अतिथिज्यू,

प्रमुख प्रशासकीय अधिकृतज्यू,

अतिथि ज्यूहरू,

वडा अध्यक्षज्यूहरू,

विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू,

गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरू,

गाउँपालिकाका कर्मचारी मित्रहरू,

सेर्तुङ प्रहरी चौकी प्रमुख,

विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरू,

साथै उपस्थित हुनुभएकासम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तथा गाउँपालिकाको तर्फबाट न्यानो अभिवादन टक्रयाउन चाहन्छु ।

रूवी भ्याली गाउँपालिकाको उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकको हैसियतले यस रूवी भ्याली गाउँपालिकाको दोस्रो गाउँ सभाको प्रथम अधिवेशनमा आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित छु ।

सम्बत् २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनबाट गठित स्थानीय सरकारले पदभार सम्हाले पश्चात संघीयताको मर्म र भावना अनुकूल जनताको माग र आवश्यकतालाई ध्यानमा राखी यस पहिलो नीति तथा कार्यक्रमनविनतम् सोचका साथ प्रस्तुत गरिएको छ । यी प्रस्तुत नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गर्नका लागि हाम्रा अगाडि धेरै चुनौतीहरू छन् । साथै प्रशस्त अवसरहरू पनि छन् । गाउँपालिकाबासीको अमूल्य मतदानबाट प्राप्त जिम्मेवारी प्रति सधै बफादार रहदै हामीले हाम्रो आदरणीय गाउँबासीहरूसँग गरेका प्रतिवद्धता र बाचाहरूलाई स्मरण गर्दै ति सबै चुनौतीहरू सहजरूपमा स्वीकार गरि हाम्रो रूवी भ्याली गाउँपालिकाको सर्वाङ्गीण विकासको लागि निरन्तर रुपमा जुटिरहनेछौ । यसका लागि रूवी भ्याली गाउँपालिकाका सम्पूर्ण आमा बुबा, दाजुभाइ, दिदी, बहिनी लगायत राजनीतिक दलहरू, संघ संस्था, नीजि क्षेत्र, नागरिक समाजलगायत सबै सरोकारवाला निकायहरूको रचनात्मक सुझाव र सहयोगको पनि अपेक्षा गर्दछौ ।

लोकतन्त्रका आधारभूत मूल्य मान्यता, मानव अधिकार, सामाजिक न्याय, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै विधिको शासनमा पूर्ण प्रतिवद्ध रही जनताले शासन व्यवस्थामा भएको परिवर्तनको अनुभूति गर्ने साथै जीवन भोगाईमा नै परिवर्तन देखिने किसिमले यो नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न कटिबद्ध रहनेछौ ।

आगामी आर्थिक बर्ष २०७९।०८० को नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न रु ३१,५५,२०,०००।-(एकतिस करोड पचपन्न लाख विस हजार रुपैयाँ ) विनियोजन गरेको छु । कुल विनियोजन मध्ये चालु खर्च तर्फ रु. १७,८७,५६,००० ।-(सत्र करोड सतासी लाख छपन्न हजार रुपैयाँ ) अर्थात कूल विनियोजनको ५६.६५ प्रतिशत, पूँजीगत तर्फ रु.१३,६७,६४००० ।-(तेह करोड सतसठ्ठी लाख चौसठ्ठी हजार रुपैयाँ) अर्थात कूल विनियोजन ४३. ३५ प्रतिशत विनियोजन गरेको छु । शिक्षा,स्वास्थ्य,कृषी, प्रविधि तथा महिला बालबालिका, गाउँपालिका प्रहरी तर्फका कर्मचारीहरूको तलब भत्ता लगायतका सुविधाको लागि रु.८,०९,००,००० ।-(आठ करोड नौ लाख रुपैयाँ ) , संघीय सरकार राजश्व बाँडफाँड तर्फ रु ७,४७,०९,०००।-(सात करोड सच्चालिस लाख नै हजार रुपैयाँ ) , प्रदेश सरकारबाट प्राप्त राजश्व वाडफाडबाट रु . ६१,९१,०००।-(एकसठ्ठी लाख एकानब्बे हजार रुपैयाँ ) समावेश भएको छ । आगामी आ.व. को लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु.८,२०,००,०००।-(आठ करोड विस लाख रुपैयाँ ) , प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु.७०,७३,०००।-(सत्तरी लाख त्रिहत्तर हजार रुपैयाँ ) , विशेष अनुदान रु.७५,००,०००।-(पचहत्तर लाख रुपैयाँ ) र राजश्व बाँडफाँडबाट रु.१,३४,९७,०००।- (एक करोड चौतिस लाख सन्तानब्बे हजार रुपैया ) प्राप्त हुने अनुमान छ । त्यसै गरि गाउँपालिकाको आन्तरिक स्रोत तर्फ रु.१०,००,०००।-(दश लाख रुपैयाँ) प्राप्त हुने अनुमान छ । साथै गत आ.व.को खर्च गरि बाँकी गत वर्षको मौज्दात रु. ५०,००,०००।-( पचास लाख रुपैयाँ) रहेको छ । साथै वित्तीय ब्यबस्थापन तर्फ रु ४,५०,००,०००।-(चार करोड पचास लाख रुपैयाँ ) रहेको छ ।

### सम्मानीत सभाका सदस्यज्यूहरू,

यस गाउँपालिकाको आर्थिक बर्ष २०७९।०८० को प्रस्तावित उद्देश्य,नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा नेपालको संविधान,दीगो विकासका लक्ष्यहरू, बजेट तथा योजना तर्जुमा सम्बन्धी दिग्दर्शन,गाउँपालिकाको कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली,स्थानीय सरकार संचालन ऐन,अर्थ मन्त्रालयको बजेट सिलिड, तथा मार्गदर्शन, संघीय सरकारबाट प्राप्त बजेट सिलिड,राजश्व परामर्श समितिले तयार गरेको बार्षिक आन्तरिक आम्दानीको प्रक्षेपण,स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बार्षिक आन्तरिक आयको अनुमान,प्रदेश सरकारबाट प्राप्त बजेट सिलिड,विभिन्न विषयगत समितिको सुझाव एवं सिफारिस साथै अन्य सरोकारवाला पक्षहरूको रायलाई आधार मानिएको छ ।

यस गाउँपालिकाले आगामी आ.व. २०७९।०८० को लागि तयार गरेको नीति तथा कार्यक्रमले प्राकृतिक, भौगोलिक, सामाजिक, सास्कृतिक, राजनीतिकर ऐतिहासिक दृष्टिकोणले गौरव गर्न लायक यस पालिकाको आर्थिक, सामाजिक, मानविय र भौतिक पक्षहरूको विकासमा मार्ग प्रशस्त गर्ने विश्वास लिएका छौं ।

जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले यी नीति अनुकूल योजना छनौट, कार्यान्वयन र अनुगमन मूल्याङ्कनमा दीगो विकासका लक्ष्यहरू प्राप्त हुने गरी साथै जनताको अपनत्व सृजना हुने गरी कार्यान्वयन गर्न सधै तत्पर र जवाफदेही रहनेछौं ।

### गाउँसभाका सदस्यज्यूहरू,

"समृद्ध नेपाल: सुखी नेपाली" को राष्ट्रिय सोचलाई आत्मसाथ गर्दै "खनिज, जडीबुटी, पर्यटन, जलस्रोत र विपद् प्रतिरोधी पूर्वाधार: समृद्ध रूवी भ्यालीको आधार" भन्ने मूल नाराका साथ अव म देहायका नीतिहरु यस गरिमामय गाउँसभामा पेश गर्न गईरहेको छु ।

### नीति तथा कार्यक्रमहरु

- रूवी भ्याली गाउँपालिकाको रुपान्तरणकारी आयोजनाका रुपमा केही मूलभूत आयोजनाहरु छनौट गरी निरन्तरता दिइनेछ ।
- पिछडिएका क्षेत्र, वर्ग र समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने र नयाँ रोजगारीको श्रृजना हुन सक्ने योजना तथा कार्यक्रमहरुलाई आवश्यक कार्यविधिहरु तर्जुमा गरी अगाडी बढाइनेछ ।
- विशेष महत्वका अधुरा र क्रमागत योजनाहरुलाई समयानुकूल परिमार्जन गरी पूरा गरिनेछ ।
- वन तथा वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र कोरोना लगायतका आउन सक्ने सबै प्रकारको महामारी नियन्त्रणका लागि विशेष कार्यक्रमहरु सुरुवात गरिनेछ । विपदबाट कम क्षति पुग्नेगरी पूर्व तयारी, प्रतिकार्य र पुनर्स्थापनाका योजना तथा कार्यक्रमहरु अध्ययन गरी लागू गरिनेछ ।
- आर्थिक विकासको मेरुदण्ड मानिएको पर्यटनप्रवर्द्धन, चक्रपथ निर्माण, प्राविधिक र व्यवसायीक शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादनलाई बहुवर्षिय योजनाका रुपमा लगानी गर्ने साथै सरोकारवाला निकायसँग समन्वय गर्दै लगानी आकर्षित गरिनेछ ।
- कृषी तथापशु विकास कार्यक्रम मार्फत त्यसको विविधिकरण र बजारीकरण, गुणस्तर मापन गरी ब्रान्डिङमा जोड दिइनेछ ।
- महिला तथा बालबालिका, बृद्धबृद्धा, अशक्त विकलाङ्ग लगायत लक्षित वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरुमा विशेष जोड दिइनेछ ।
- राज्यको सबै निकायमा यस गाउँपालिकाको प्रतिनिधित्व बढाउन युवा लक्षित विशेषतः महिला, दलित, पिछडा वर्ग, जनजाति समुदायलाई अभिमुखिकरण तथा तालिम निरन्तर दिइनेछ ।
- विकासको नाममा बजेट स-साना इकाईमा छरिने र भागवण्डा लगाउने भन्दा प्राथमिकता निर्धारण गरी आवश्यकता र औचित्यताको आधारमा शीघ्र नतिजा हाँसिल गरि जनतालाई प्रत्यक्ष लाभ हुने योजना तथा कार्यक्रमहरुमा जोड दिइनेछ ।

### गाउँसभाका सदस्यज्यूहरु,

अव म यस गरिमामय गाउँसभामा रूवी भ्याली गाउँपालिकाको क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।

#### (क) कृषितथा पशुपालन

- परम्परागतरुपमा प्रयोग हुने विउविजनलाई जगेर्ना गर्दै कृषिमा आधुनिकिकरण, व्यवसायिकरण र विविधिकरण गर्ने ।

- किसान क्लवहरु गठन गरी रासायनिक मललाईव्यवस्थित गर्दै प्राङ्गरिक मल उत्पादनमा प्राथमिकता दिने ।
- कृषि अनुसन्धान, माछा पालन, कालिज पालन, पाहा पालन आदिको अनुसन्धान र विकासमा लगानी गर्ने जसबाट पुँजीको विकास गर्ने ।
- दाँते ओखर, किवि, टिमुर्,सतुवा, चराइतो, अलाइची खेती, हाटबजार, रष्टिक हाउस, कोल्ड स्टोर तथा कृषि उपज संकलन केन्द्रको सुरुवात गर्ने ।
- कृषि तथा पशु प्राविधिकहरुलाई विशेष तालिमको व्यवस्था गर्ने ।
- जनतासंग पालिका कार्यक्रम शुरु गरी यस अन्तर्गत- कोख देखी शोकसम्म स्थानीय सरकार रहेको अनुभूति हुने कार्यक्रम गर्ने ।
- खाद्य तथा पोषण सुरक्षामा ध्यान दिदै गाउँपालिकाले आयोजना गर्ने हरेक सार्वजनिक कार्यक्रमहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने ।

#### (ख)शिक्षा र खेलकुद

- अभीभावक सचेतना कार्यक्रम सुरुवात गर्ने । आवश्यकतानुसार अनलाइन कक्षा सञ्चालन प्रकृया थालनी गर्ने ।
- **युवासँग गाउँपालिका कार्यक्रम** मार्फत आत्मनिर्भर र स्वलम्बी हुन सिकाउदै बालविवाह र यौन दुराचार जस्ता अपराधरोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने ।
- विद्यालयमा तथा सार्वजनिक स्थानमा पुस्तकालय स्थापना गर्ने ।
- वार्षिक रुपमा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी छनौट गरी अभिनन्दन गर्ने ।
- प्रत्येक वर्ष गाउँपालिका भित्रबाट एस ई ईमा उत्कृष्टहुने विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्ने ।
- माध्यमिक विद्यालयहरुमा स्मार्ट कक्षा सञ्चालनको लागी पहल गर्ने, डिजिटल कक्षा सञ्चालनको लागी पहल गर्ने । साथै मातृभाषा र अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनको लागी केहि विद्यालयहरु छनौट गरी सुरुवात गर्ने ।
- निरन्तर रुपमा Extra-Academic Activities मा जोड दिदैआवधिक रुपमा विद्यालय खेलकुद, हाजिरी जवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता आदि आयोजना गर्ने ।
- विद्यालयको भौतिक संरचना सुधार गर्ने ।
- सरकारी सेवामा प्रवेशका लागी अभिमुखिकरण तालिम सञ्चालन गर्नु ।
- सूचना प्रविधि उच्चतम् उपयोग गर्दै प्राविधिक शिक्षालाई बढावा दिई दक्ष जनशक्तिको विकास गर्ने ।
- गाउँपालिकाको अनुदानका शिक्षक कर्मचारीहरुको तलब भत्ता समयानुकुल रुपमा परीमाजन गर्दै जाने ।
- बालकक्षा तथा सामुदायिक सिकाई केन्द्रलाई प्रभावकारी बनाउन खेलकुदका सामग्री खरिद गर्ने । विद्यालयहरुमा खेल शिक्षकको व्यवस्था गर्ने । जस्तै प्रत्येक मा.वि. मा कराते शिक्षकको व्यवस्था ।

#### (ग)पर्यटन

- रुवी भ्यालीको विकासमा पर्यटन क्षेत्रलाई मेरुदण्डको रुपमा लिइ क्षेत्र पहिचान, प्रवर्द्धन र प्रचार प्रसार गर्ने ।
- प्यालदोर हिमाल आरोहणतथा हिमाल आरोहणको अभ्यासको रुपमा विकास गर्ने ।
- कालोदह, सेतोदह, पाडसाड, सिङ्ला, तातोपानि, गणेशकुण्ड जस्ता धार्मिक तथा पर्यटकीय स्थालहरूको समग्र विकासको गुरुयोजना बनाउने ।
- ग्रामिण पर्यटन, खेल पर्यटन, पर्यापर्यटन, आदिको सचेतना कार्यक्रम तथामौलिक पहिचान सहितको होमस्टे संचालनमा प्रोत्साहन गर्ने, जस मार्फतआन्तरिक तथा वाह्य पर्यटकहरूलाई आकर्षित गर्ने ।
- पर्यटकीय तथा धार्मिक स्थलहरूको पदमार्गको DPR तयार गर्ने ।
- मुख्य पदमार्गहरूमा पदमार्ग चिन्ह सहितको होडिड बोर्डहरू राख्ने ।
- यस गाउँपालिका भित्र रहेका धार्मिक संघ संस्थाहरूलाई व्यवस्थित गर्न कानून अनुसार दर्ता प्रकृत्यामा ल्याइने निति अवलम्बन गर्ने ।
- यस आर्थिक वर्षबाट धार्मिक संघसंस्था अन्तर्गत प्रसिद्ध मन्दिर,गुम्बा र चर्च निर्माणमा जोड दिने निति अपनाईनेछ ।
- ऐतिहासिक पृष्ठभूमिसँग जोडिएका झांक्रीबोन र लामा परम्परालाई विशेष संरक्षण र सम्बर्द्धन गर्ने ।
- ऐतिहासिक रुपमा पहिचान भएको तिर खेल (म्येथ्यप्पा) र छेलोहान्ने खेलकुदलाई प्रवर्द्धन गर्न मुख्य पर्व हरुमा प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्ने ।
- तामाड, गुरुड र घले लगायत विभिन्न जातको पहिचान झल्कने ल्होसार पर्वलाई विशेष प्राथमिकिकरणमा राख्ने ।
- गोम्बो नाच, घाटु नाच, मारुनी नाच, झ्याउरे नाच र लामा नाच जस्ता परम्परागत नृत्यहरूको संरक्षण र सम्बर्द्धनमा जोड दिने ।

#### (घ)कला संस्कृति

- परापूर्व कालदेखी चलदै आएको तामाड समुदायको मेन्दोमाया, गोम्बो नाच, लामा नाच, साईंखोले, बोम्सड,वारवार होई र गुरुड समुदायको मारुनी, घाटु, झ्याउरे जस्ता नाचहरूको संरक्षण र सम्बर्द्धनमा जोड दिने ।
- धार्मिक सहिष्णुतालाई बढावा दिदै इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे र स्टर्सन डेमा विशेष कार्यक्रमको आयोजना गर्ने ।
- प्राचिनकालका ऐतिहासिक धार्मिक स्थलहरू गुम्बा, माने, च्याम्रादेवी , ब्रागरजो, चेन्दुड , सदाचेत, डुगडदेवी, सिङ्ला माने, डुज्जिगु, पेन्तिस्या दोमेन, ल्हथान, सिच्यत दोमेन, जोडम्यान डाडाँ, तिडगड, चितोरो माने, ताडगप ऊ, कालो र सेतो दह, गणेश कुण्ड, तेम्बोडाडां, जोडगाड

डाडाँ, दोडदेन कुण्ड, गोठेन कुण्ड, सेडदर चो, यासा गुफा, क्षुर्त्यान माने, क्रुस डाडाँ लगायत सम्पूर्ण धार्मिक स्थलहरूको संरक्षण गर्ने ।

#### (ड)स्वास्थ्य

- सामान्य उपचारको सेवा सुविधा नपाएर विभिन्न आर्थिक र मानसिक समस्या भोग्न बाध्य जनताहरूको स्वास्थ्य सुधारको लागि ग्रामिण अस्पताल सञ्चालन कार्यलाईतिव्रता दिने ।
- स्वास्थ्य सेवालाई व्यवस्थित गर्नको लागि पूर्वाधारहरूको व्यवस्था, उपकरण खरिद र दक्ष जनशक्तिको व्यवस्था गर्न जोड दिने ।
- तत्कालनै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने ।
- विभिन्न निकायहरूसँग समन्वय गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्ने ।
- कडा रोग लागेका जस्तै: क्यान्सर, मृगौला फेल, मुटुरोग जस्ता गंभिर प्रकृतिका रोग लागी उपचाररत व्यक्तिहरूलाई नगद आर्थिक सहयोग प्रदान गर्ने ।
- स्वास्थ्य संस्थाहरूमा औषधी,उपकरणहरूको नियमित आपूर्ती गर्ने कार्यलाई बैज्ञानिक बनाउन मापदण्ड तयार गर्ने ।

## (ड)सुशासन र संस्थागत विकास

- सुशासन तथा संस्थागत विकास अन्तर्गत सेवा प्रवाह चुस्तर उत्कृष्ट बनाउन कर्मचारीलाई तालिमको व्यवस्था साथै कार्यसम्पादनका आधारमा पुरस्कृत र दण्डित गर्ने कार्यविधि बनाउने ।
- न्यायिक कार्यमा सहजता ल्याउन मेलमिलापकर्ता सम्बन्धी तालिमको आयोजना गर्ने ।
- नेतृत्व विकास सम्बन्धि तालिम विद्यालयस्तरबाट नै शुरुवात गर्ने ।
- गाउँपालिकाको ५ बर्षे रणनीतिक योजना तयार गर्ने । साथै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने ।
- गाउँपालिकाको डाटावेश, अडियो र भिडियो प्रोफाइल तयार गर्ने ।
- निजि क्षेत्र, गैह्रसरकारी संघसंस्थासंग सहकार्य गर्दै पालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्ने निति ल्याइने।
- यस पालिका भित्र सञ्चालीत हाइड्रोपावर कम्पनी सरोकार समिति बनाई जनता र पालिकाको हितमा उपयोग गर्ने ।
- पालिका भित्र रहेका अवैज्ञानिक जग्गालाई व्यवस्थित गर्दै कृषक समुह, सहकारी, जडिबुटी, कृषि लगायत आर्थिक पक्षसँग जोडिएको क्षेत्रहरूलाईभूउपयोगमा आकर्षित गर्ने ।
- यस गाउँपालिका भित्र सवारी कर लगायतका अन्य करका दायराहरू बढाउँदै लैजाने ।
- दलित समुदायमा व्याप्त रहेको “बालिघरे प्रथा” लाई उन्मुलन गरी व्यावसायिक अर्थोपार्जनमा रूपान्तरण गर्ने निति ल्याइने ।
- पालिका भित्रका विभिन्न व्यवसायहरूलाई करको दायरा भित्र ल्याउने निति अबलम्बन गरिने ।
- संरक्षक विहिन तथा बेसाहारा वृद्ध वृद्धा आमाबुबाहरूलाई लक्षित गरी रुवीभ्याली भित्रका जेष्ठ “आमाघर” स्थापना गर्ने निति लिइने ।
- शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभूति दिन गाउँपालिका प्रहरी तथा पर्यटक प्रहरीको नियुक्ति गर्ने ।

## (च)पूर्वाधार

- प्रहरी चौकि, संग्राहालय, शहिदको शालिक तथा विश्रामस्थल निर्माण गर्ने ।
- स्थानीय उत्पादनलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउने ।
- अपवादमा बाहेक पाँच लाख रुपैयाँ भन्दा कम रकमको आयोजनाहरू छनौट गरिने छैन ।
- नागरिकहरू समक्ष पुग्नुपर्ने सूचनाहरूलाई वेभसाइट मार्फत व्यवस्थित गर्ने र निर्माण भएका मोबाइल एपको संचालन गरिने ।
- विभिन्न संघसंस्था मार्फत साझेदारीमा सञ्चार र प्रविधिको विकास गर्ने ।
- छिमेकी स्थानिय तहहरूसँग समन्वय गरी अप्टिकल फाइबर मार्फत गुणस्तरीय र सर्वसुलभ ईन्टरनेटको व्यवस्था गरिने ।



### (छ) वातावरण तथा विपद् व्यवस्थापन

- वन जंगल संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समुहसंग सहकार्य गरिने ।
- पहिरोजन्य क्षेत्रमा वृक्षारोपण कार्यक्रम संचालनमा जोड दिइने ।
- सडक लगायतका विकास निर्माणको क्रममा हुने वन अतिक्रमण र जथाभावी कटान लाई पूर्ण रुपमा नियन्त्रण गरिने ।
- विकास निर्माणको कार्य अगाडि बढाउनु अगाडि वातावरणलाई पार्न सक्ने असरको परीक्षण गर्न **IEE,EIA** लाई अनिवार्य रुपमा कार्यान्वयनमा ल्याइने ।
- मापदण्ड विपरीतका प्लाष्टिकजन्य वस्तुको नियन्त्रण तथा न्यूनिकरण गर्दै वैकल्पिक व्यवस्था गरिने ।
- विपद जोखिम ठाउँहरूको पहिचान गरी पूर्वतयारी र प्रतिकार्य योजना बनाउने ।
- विपद व्यवस्थापन कोषबाट सम्बन्धित समितिको सिफारिस र गाउँ कार्यपालिकाको निर्णयानुसार विपदका घटनाहरू सम्बोधन गर्ने ।

### अन्त्यमा,

माथि उल्लेखित नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि रूवी भ्याली गाउँपालिकाले सर्वपक्षिय सहकार्य र समन्वय गर्दै आवश्यक कार्यविधिहरू समेत तर्जुमा गरी लागू गरिनेछ ।

नीति तथा कार्यक्रम तर्जुमाका क्रममा रचनात्मक सुझाव दिनुहुने गाउँपालिकाका शुभ चिन्त सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यसरीनै नीति तथा कार्यक्रम कार्यान्वयनमा सम्वद्ध सबै पक्षको सहयोग प्राप्त हुने अपेक्षा गरेको छु ।

धन्यवाद !

जय रूवी भ्याली !

रामसिङ तामाङ

अध्यक्ष

एवम्

स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति संयोजक